

पुर्ब-पश्चिम राजमार्ग सरसफाई अभियान (९-१६ पौष, २०७२)

देशभरी चेतना अभि-बृद्धी गर्ने उद्देश्यले नेपाल सरकार मन्त्रि परिषदको मिति २०७२/०८/२२ को निर्णय अनुसार पुर्ब-पश्चिम राजमार्ग सरसफाई अभियानको पहिलो चरण अन्तर्गत १९ जिल्ला र ६३ नगरपालिकाहरुमा मिति २०७२/०९/०९ देखि २०७२/०९/१६ गते सम्मको सप्ताहब्यापी सरसफाई अभियान सफलताका साथ सम्पन्न भयो / नवलपरासीजिल्लाको मध्यबिन्दु नगरपालिकामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री माधव प्रसाद रेग्मीबाट उद्घाटन भएको सो कार्यक्रमको समापन सम्माननीय प्रधानमन्त्री श्री खड्ग प्रसाद ओली र माननीय राज्यमन्त्री श्री कुन्ती कुमारी शाही बाट क्रमशः झापा जिल्लाको मेचीनगर नगरपालिका र कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा



भएको थियो / संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट समन्वय एवं सहजीकरण भएको सो कार्यक्रममा सो मन्त्रालयका ६ जना सहसचिब, २२ जना उपसचिब, १९ जिल्लाका स्थानीय विकास अधिकारीहरु, ६३ नगरपालिकाका कार्यकारी अधिकृतहरु, संबन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय सुरक्षा निकाय, अन्य बिभिन्न निकायका कर्मचारी तथा पदाधिकारीहरु परिचालन भएका थिए / रास्ट्रिय कलाकारहरु धुर्मुस, सुन्तली र जोगेन्द्र पानवालाको समेत उपस्थिति रहेको सो कार्यक्रममा करिब ८०,००० मानिसको प्रत्यक्ष सहभागिता रहेको थियो जसमध्ये लगभग ३८% महिला थिए /

टोल सुधार समिति, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, महिला / आमा समूह, सामाजिक परिचालक, सुरक्षा निकाय, गैह्र सरकारी संस्था, वाल / क्लबहरु, वातावरणमैत्री स्थानीय शासन समन्वय समिती, खानेपानी तथा सरसफाई समिति, वातावरणमैत्री स्थानीय शासन - अनुगमन तथा मूल्यांकन अधिकृतहरु, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, बजार व्यवस्थापन समिति, स्वास्थ्य चौकी, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत तथा केन्द्रबाट खटिएका प्रतिनिधिहरु सो कार्यक्रममा परिचालन भएका थिए /

यस कार्यक्रम पश्चात सरोकारवालाहरुमा फोहरमैला ब्यबस्थापन नियमित रुपमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ, राजमार्ग बाहिरका नगरपालिकाले स्वतस्फुर्त रुपमा सरसफाई अभियानको थालनी गरेका छन् साथै नगरपालिकाको भित्री टोलहरुमा समेत टोल बिकास समिती तथा वडा नागरिक मंचको सक्रियतामा सरसफाई अभियान भै रहेका छन् /